



# माटो जाँच गर्ने तरिका

आ.व. २०७२/०७८  
प्रकाशन प्रति : १२०० प्रति



**कृषि विकास निर्देशनालय**

प्रदेश नं. १, विराटनगर, नेपाल



प्रदेश सरकार  
कृषि मन्त्रालय  
**कृषि विकास निर्देशनालय**  
माटो तथा मल परीक्षण प्रयोगशाला  
भुनका, सुनसरी  
प्रदेश नं. १



प्रदेश सरकार  
कृषि मन्त्रालय  
**कृषि विकास निर्देशनालय**  
विराटनगर, मोरङ  
फोन नं. ०१९-५९६५६८, ०१९-५९९३५८  
facebook.com/doadp1  
Email: doadprovince1@gmail.com  
Website: doad.p1.gov.np

# माटो जाँच गर्ने तरिका

## लेखक

सन्तोष कटेल  
प्राविधिक सहायक  
माटो तथा मल परीक्षण प्रयोगशाला  
भुम्का, सुनसरी

घनश्याम गेलाल  
प्राविधिक सहायक  
माटो तथा मल परीक्षण प्रयोगशाला  
भुम्का, सुनसरी

महेश सापकोटा  
प्राविधिक सहायक  
माटो तथा मल परीक्षण प्रयोगशाला  
भुम्का, सुनसरी



कृषि विज्ञान निर्देशनालय

प्रदेश नं. १, विराटनगर, नेपाल

### **कौटुम्बसंबाद-माटो जाँच गर्ने तरिका :**

कौटुम्बसंबाद-माटो एउटा सानो माटो जाँच्ने आवश्यक सामग्रीसहितको बाक्स हो । जसमा माटोको जाँच सम्बन्धी सामग्री र रसायनहरू राखिएको हुन्छ । यसबाट माटोको पि.एच., नाईट्रोजन, फस्फोरस र पोटास फिल्डमा तै जाँच गर्न सकिन्छ ।

### **यसभित्र लिन सामग्रीहरू राखिएको हल्ला:**

- १) उपकरणहरू : पोर्टबल पि.एच. मोटर वा बेरियम सल्फेट पाउडर, ग्लास रड, प्लाष्टिक विकर, वास बोतल, पिपेट, टिन मेटल, फिल्टर पेपर, टिस्यु पेपर, ड्रपर, टेप्ट ट्युब, कलर चार्ट आदि ।
- २) रसायनहरू : वफर फोल (पि.एच. ४ र ७ को), निस्पारित फोल, नाईट्रोजन रिएन्ट, फस्फोरस रिएन्ट, पोटास रिएन्ट नं. १ र २ आदि ।

### **रिपोर्ट बनाउने तरिका :**

१. निस्पारण झोल बनाउने तरिका :
  - १ लिटरको भोल्युमेट्रिक प्लास्टिक लिने ।
  - १०० ग्राम सोर्डियम एसिटेट राख्ने ।
  - ६००-७००एम एल डिस्टिल पार्फी राख्ने ।
  - २० एम एल ग्लासियल एसिटिमक एसिड राख्ने ।
  - डिस्टिल पार्फीले १ लिटर भोल्युम बनाउने ।
  - सो झोलको पि.एच ४.८ हनुपर्दै ।
  - यदि पि.एच बढी भएमा ग्लासियल एसिटिक एसिड र कम भएमा सोर्डियम एसिटेटको झोल राख्नी पि.एच ४.८ बनाउने ।
२. नाईट्रोजन रिएन्ट बनाउने तरिका:
  - २५० एम. एल. को बिकर लिने ।
  - ०.१२ ग्राम डाइफिनाईल एमाईन राख्ने ।
  - १०० एम. एल. शुद्ध सल्फ्युरिक एसिड राख्ने ।
३. फस्फोरस नं. १ रिपोर्ट बनाउने तरिका:
  - १ लिटरको विकर लिने ।
  - ३०० एम एल डिस्टिल पार्फी राख्ने ।
  - १५ ग्राम एमोनियम मोलिब्डेट जोखेर राख्ने ।
  - ५० डि.से. सम्म तताउने र आवश्यक परे छान्ने र राख्ने ।

- अर्को एउटा बिकर लिने २ ल.३ एम. एल. डिस्ट्रिल पानी राख्ने २९१.७ एम.
- एल. शुद्ध हाइड्रोक्लोरिक एसिड मिसाउने।
- हाइड्रोक्लोरिक एसिडको फोलमा एमेनियम मोलिबडेटको फोल मिसाउने।
- १ लिटरको भोलमेटिक फ्लास्कमा उक्त फोललाई राखि डिस्ट्रिल पानीले भोलम गर्ने।
- यो स्टक सोल्वसन (stock solution) तयार भयो। अब स्टक सोल्वसन १ भाग र डिस्ट्रिल पानी २ भाग राखी Working solution बनाई प्रयोग गर्ने।

#### फस्फोरस नं. २ रिएजेन्ट बनाउने तरिका:

- यसको लागि टिनको टुक्रा (tin Metal) प्रयोग गर्ने।
- १०० एम. एल. को बिकर लिने।
- ५ ग्राम कोवाल्ट नाईट्रोट राख्ने।
- ३० ग्राम सोडियम नाईट्रोइड पनि राख्ने।
- ५०-७० एम. एल. डिस्ट्रिल पानीले घोल्ने।
- २.५ एम. एल. ग्लासियल एनसिटिक एसिड थज्ने।
- १०० एम. एल. को भोलमेटिक्स फ्लास्कमा भोलम गर्ने।
- एक रात छाइने र फिल्टर गरी प्रयोग गर्ने।

#### पोटास नं. १ रिएजेन्ट बनाउने तरिका:

- यसको लागि टिनको टुक्रा (tin Metal) प्रयोग गर्ने।
- १०० एम. एल. को बिकर लिने।
- १ भाग मेथानोल र १ भाग ग्रोपानोल बराबर राखी पिलाउने।
- एउटा बिकर लिने।
- एउटा सफा चाईना जाँच प्रतिवेदनमा लेख्ने। त्यसपछि, जाँचको प्रक्रिया आरम्भ गर्ने। नम्बर अंकित नमूना अनुसारको बिकरमा नम्बर अंकित गरी क्रमशः मिलाई राख्ने। प्रत्येक नम्बर अनुसार को नमूना र बिकर मिलाई सफा बिकरमा मोडिएको फिल्टर पेपर राख्ने र निस्सारण फोल तयार गर्ने।

#### कीटबक्सबाट माटो जाँच्ने तरिका:

- सर्वप्रथम माटोको नमूना दर्ता गरी वा नम्बर अंकित गरी क्रमकको नाम र ठेगाना जाँच प्रतिवेदनमा लेख्ने। त्यसपछि, जाँचको प्रक्रिया आरम्भ गर्ने। नम्बर अंकित नमूना अनुसारको बिकरमा नम्बर अंकित गरी क्रमशः मिलाई राख्ने। प्रत्येक नम्बर अनुसार को नमूना र बिकर मिलाई सफा बिकरमा मोडिएको फिल्टर पेपर राख्ने र निस्सारण फोल तयार गर्ने।

#### माटोको निस्सारण भोल तयार गर्ने तरिका:

- एउटा सफा बिकरमा फिल्टर पेपर मोडेर राख्ने।
- एक चिया चम्चा अर्थात् ५ ग्राम माटो फिल्टर पेपरमा राख्ने।
- १० एम. एल. निस्सारित फोल राख्ने र फिल्टर हुन दिने।

- यही फिल्टर भएको फोल नै निस्सारण हो अर्थात यसलाई माटोको नमूना फोल पनि भैनन्छ।
- यसबाट माटोको नाईट्रोजन फस्फोरस पोटास जाँच गर्न सकिन्छ।

#### माटोको नाईट्रोजन, फास्फोरस र पोटास जाँच गर्ने तरिका:

##### १) नाईट्रोजन जाँच तरीका

- एउटा सफा चाईना ज्वेट लिने।
- चार थोपा नाईट्रोजन रिजेन्ट एक थोपा माटोको निस्सारण फोल राख्ने।
- नाईट्रोजन रिजेन्ट माथि एक थोपा माटोको निस्सारण फोल राख्ने।
- यसमा निलो रंग देखा पर्द्द्ह।
- यो रंग कलर चार्ट साङ दाङ्ने।
- कलर चार्ट अनुसार एउटा निलो गोलो धेरा मात्र देखा परेमा नाईट्रोजन कम, भएको बझूनपर्द्द्ह।



भएको



मध्यम




कम





अधिक

##### २) फस्फोरस जाँच तरिका:

- एउटा सफा टेस्ट ट्युब लिने।
- २ एम. एल. माटोको निस्सारण फोल राख्ने।
- २ एम. एल. फस्फोरस रिजेन्ट न. १ राख्ने।
- २ टुक्रा टिन मेटल (फस्फोरस रिजेन्ट न. २) राख्ने।
- १ मिनेट हल्का हल्ला उने र ५ मिनेट सम्म छोडी दिने।
- यो निलो रंगमा परिणत हुन जान्छ। कलर चार्टमा पिलाउने र कम, मध्यम, अधिक लेख्ने।




मध्यम




कम

- 3) पोटास जँच गर्ने तरिका
- एउटा सफा टेष्ट ट्युब लिने।
  - २ एम् एल निस्सारण फोनल राख्ने।
  - ६ थोपा पोटास रिजेन्ट नं. १ राख्ने।
  - २ एम्.एल. पोटास रिजेन्ट नं. २ राख्ने।
  - १ मिनेट हल्का हल्लाउने र ५ मिनेट सम्म छोडी दिने।
  - यो पहेलो अण्डाको रंगमा परिणत हुन जान्छ। कलर चार्टमा मिलाउने र कम, मध्यम, आधिक लेख्ने।


यो पहेलो अण्डाको रंगमा परिणत हुन जान्छ। कलर चार्टमा मिलाउने र कम, मध्यम, आधिक लेख्ने।



कम



मध्यम



आधिक

- 8) पि.एच. जँच गर्ने तरिका
- एउटा सफा विकर लिने।
  - नम्झूना लिएको माटोको १० ग्राम जाति विकरमा माटो राख्ने।
  - २५ एम्.एल. डिट्रिल वाटर राख्ने।
  - ग्लास रड्ले राम्री चलाई घोल्ने र आधा घण्टा छोड्ने।
  - पि.एच. मीटर क्यालीब्रेट गर्ने र पि.एच. मान लिने।
  - पि.एच. मीटरले देखाएको अंक लेख्ने, त्यही अंक नै पि.एच. मान हो।

#### पि.एच. क्यालीब्रेस्न गर्ने तरिका

यसलाई क्यालीब्रेस्न गर्न पि.एच. ७ र ४ को बफर तयार गरी त्यसमा बफर ७ मा सेट गर्ने र त्यसपछि बफर ४ मा राखी सेट गर्ने। यी दुवै बफरमा सेट गरी सकेपछि पुनः एक पटक दुवै बफरमा राखी जाऊ गर्ने। ठिक अंक देखाएँ। पि.एच. मीटर क्यालीब्रेट भएको बुझ्न्छ। त्यसपछि नम्झा फोलमा राखी जाऊ गर्ने।



प्रदेश सरकार  
कृषि मन्त्रालय  
कृषि विकास निर्देशनालय  
माटो तथा नम्झा नल परीक्षण प्रयोगशाला  
भूमा, सुनसरी  
प्रदेश नं. १

### माटोको नम्झूना संकेटिङ्गन गर्ने तरिका

### गिनी ल्याबमा माटो विश्लेषण गर्ने तरिका:

- प्राङ्गणिक पदार्थ विश्लेषण (Walkley-Black)**
  - ३ वटा ५०० एम.एल. कों conical flask लिने ।
  - एउटा conical flask मा १ ग्राम ०.२ एमएम साइजको माटो राख्ने । २ वटा conical flask blank राख्ने ।
  - १० एमएल १N potassium dichromate राख्ने ।
  - २० एमएल conc. Sulphuric acid राख्ने ।
  - पटक पटक हल्लाई ३० मिनेट छोड्ने ।
  - करिब २०० एमएल शुद्ध पानी राख्ने ।
  - ०.२ ग्राम Sodium fluoride राख्ने ।
  - १० थोपा Ferroin indicator राख्ने ।
  - ०.५N फेरस अमोनियम सल्फेटको सोल्युसनले थोपा थोपा हालि टाईटरसन गर्ने ।
  - कलेजी रङ्ग आएपछिको अझ टिपोट गरी प्राङ्गणिक पदार्थ हिसाब गर्ने ।
- प्राङ्गणिक पदार्थ % =  $\frac{(\text{Blank Reading} - \text{sample reading}) \times 10 / (\text{blank Reading})}{\text{Soil weight}} \times 0.67$
- नोट: प्राङ्गणिक पदार्थ प्रतिशतलाई २० ले भाग गरि नाईट्रोजन प्रतिशत निकाल्न सकिन्दै ।

### रिडिङ बनाउने तरिका:

#### 1 N potassium dichromate –

- १ लिटरको विकर लिने ।
- ४५.०४ग्राम सुख्ता dichromate (105° c) राख्ने ।
- ७००-८०० एम.एल. डिस्ट्रिल पानी राख्ने ।
- १ लिटरको भोलुमेट्रिक पलास्कमा भोलुम गर्ने ।

#### फेरोइन ईन्डिकेटर:

- १.५ ग्राम १-१० phenanthroline monohydrate ( $\text{C}_1\text{H}_8\text{N}_2\text{H}_2\text{O}$ ) र ०.७ ग्राम ferrous sulphate heptahydrad ( $\text{FeSO}_4 \cdot 7\text{H}_2\text{O}$ ) जोखी १०० एम.एल. डिस्ट्रिल पानी हालो राम्रोसंग घोल्ने ।


#### ०.५N फेरस अमोनियम सल्फेट बनाउने:

- १ लिटरको विकर लिने ।
- १९६ ग्राम एमोनियम केरस सल्फेट राख्ने ।
- ७००-८०० एम.एल. डिस्ट्रिल पानी राख्ने ।

- २. फस्फोरस विश्लेषण (Modified Olsan's Bicarbonate)**
  - २० एम.एल. सल्फ्युरिक एसिड राख्ने ।
  - १ लिटरको भोलुमेट्रिक पलास्कमा भोलुम गर्ने ।
  - २ एम.एम भन्दा माथिनो माटो २ ग्राम जाखो प्लास्टिकको बढामा राख्ने ।
  - २ वटा बढ्हा blank राख्ने ।
  - १ चिया चम्चा जिति कारबन सार्किय चारकोल राख्ने ।
  - ४० एम.एल ०.५ एनको सोडियम बाईकार्बोनेट भोलुम राख्ने ।
  - ३० मिनेट सेक्रमा हल्लाउने ।
  - वाटमेन नं. ४२ को फिल्टर पेपरले ५० एमएलको विकरमा राखि फिल्टर भएको १० एम एल फोल ५० एम एल को भोलुमेट्रिक पलास्कमा राख्ने ।
  - फिल्टर भएको १० एम एल फोल ५० एम एल को भोलुमेट्रिक पलास्कमा राख्ने ।
  - १ थोपा पिनाईट्रोफिनाईल राख्ने ।
  - ५N सल्फ्युरिक एसिड थोपा थोपा राख्ने कलर बिहिन बनाउने ।
  - ८० एम.एल एस्केपिंग एसिड राख्ने ।
  - डिस्ट्रिल पानीले भोलुम गर्ने ।
- Standard बनाउने:**
  - ०, १, २, ४, ६, ८, १०, १२ र १५ मि.पि.मि. को स्ट्रयान्डर बनाउने ।
  - ५० एम.एल. को भोलुमेट्रिक पलास्क लिने ।
  - सबैमा १० एम.एल. ५.५N Sodium bicarbonate राख्ने ।
  - सबैमा फल्सोरस ईन्डिकेटर २ मि.पि.एम. राख्ने । जस्तै: ० मा ० एम.एल., १ मा १ एम.एल., २ मा २ एम.एल. .... १५ मा १५ एम.एल. राख्ने ।
  - सबैमा १ थोपा पिनाईट्रोफिनाईल राख्ने ।
  - सबैमा ५N सल्फ्युरिक एसिड थोपा थोपा राख्ने कलर बिहिन बनाउने ।
  - सबैमा ८ एम.एल एस्केपिंग एसिड राख्ने ।
  - स्पेक्ट्रोफोटोमिटरमा ६६० नानोमिटर सेट गरी रिडिङ लिने ।
  - पहिले स्ट्रयान्डरको रिडिङ लिई मैसिन सेट गरी Blank र Sample को रिडिङ लिने ।

फर्स्फोरस (के.जी./हेक्टर)=PPM P in solution x 458

Abs	PPM P
0	0
0.012	0.04
0.045	0.08
0.08	0.16
0.138	0.32
0.199	0.48
0.246	0.6



Date	Lab No.	Soil wt. gm	extracting soln. ml	Blank	Abs- Blank	P205 in Jahn.	P205 kg/ha	Rating
78-5-03	Blank1				0.009			
	Blank2				0.024			
	1	2	40	0.0165	0.167	0.1505	0.36	H
	2	2	40	0.0165	0.025	0.0085	0.01	L
	3	2	40	0.0165	0.03	0.0135	0.02	L
	4	2	40	0.0165	0.055	0.0385	0.08	M
	5	2	40	0.0165	0.029	0.0125	0.02	9.0

$$Y=2.447 \times 0.1505 - 0.011 \\ =0.36 \times 458 = 163.6$$

### रिप्रेन्ट बनाउने तरिका:

#### ०.५N सोडियम बाईकार्बोनेट:

- २ लिटरको विकर लिने ।
- ४२ ग्राम सोडियम बाईकार्बोनेट जोखि राख्ने ।
- ७००-८०० एम एल डिस्टिल पानी राखी घोल्ने ।
- १ लिटरमा भोलम गर्ने ।

#### ५N सलफ्युरिक एसिड बनाउने:

- २५० एम एल को भोलमेटिक फ्लास्क लिने ।
- १५० एम एल डिस्टिल पानी राख्ने ।
- ३५ एम एल शुद्ध सलफ्युरिक एसिड राख्ने ।
- डिस्टिल पानीले भोलम गर्ने ।

#### एमेनियम मोलि�ब्डेट सोलुसन बनाउने:

- ५०० एम एल को विकर लिने ।
- १२ ग्राम एमेनियम मोलिब्डेट जोखि राख्ने ।
- २५० एम एल डिस्टिल पानीमा राखि घोल्ने । (सोलुसन नं. १ बन्न्यो)
- फेरी १५० एम एल को विकर लिने ।
- १०० एम एल डिस्टिल पानी राख्ने ।
- ०.२९०८ एन्ट्नमोनियम पोटासियम टाटिरिट जोखी घोल्ने । (सोलुसन नं. २ बन्न्यो)
- सोलुसन नं. १ र सोलुसन नं. २लाई एउटै विकरमा राम्रोसँग मिसाउने । (सोलुसन नं. ३ बन्न्यो)
- १ लिटरको भोलमेटिक फ्लास्क लिने ।
- ५०० एम एल जटि डिस्टिल पानीले भर्ने ।
- १४१ एम एल शुद्ध सलफ्युरिक एसिड राख्ने ।
- १ लिटर भोलम गर्ने । (सोलुसन नं. ४ बन्न्यो)
- २ लिटरको भोलमेटिक फ्लास्क लिने ।
- सोलुसन नं. ३ र सोलुसन नं. ४ लाई सोलि राखी ढैवेलाई सँगै खन्न्याउने ।
- २ लिटरमा डिस्टिल पानीले भोलम गर्ने ।

#### एस्किक एसिड बनाउने:

- २५० एम.एल. को विकर लिने ।
- १.०५६ ग्राम एस्किकिक एसिड लिने ।
- २०० एम.एल. एमेनियम मोलिब्डेट सोलुसन हाल्ने (२४ घन्टा मात्र प्रयोग गर्न मिल्ने) ।

**०.२५% पिनाईट्रोफिलाइल बनाउने:**


- १०० एम एल को भोलुमेट्रिक फ्लास्क लिने ।
- ०.२५ ग्राम पिनाईट्रोफिलाइल जाख्ने ।
- १०० एम एल डिस्टिल पानीले भोलुम गर्ने ।

**स्ट्रयान्डर फर्प्पनोरस सोल्युसन बनाउने:**

- ७N सलफ्युरिक एसिड बनाउने:**
  - १०० एम एल को विकर लिने ।
  - ५० एम एल डिस्टिल पानी राख्ने ।
  - १९.४४ एम एल शुद्ध सल्फ्युरिक एसिड राख्ने ।
  - १०० एम एल को भोलुमेट्रिक फ्लास्कमा डिस्टिल पानीले भोलुम गर्ने ।
- स्ट्रक सोल्युसन (५० ppm)**
  - ५०० एम एल को विकर लिने ।
  - ०.१०९८ ग्राम Potassium hydro arthro phosphate ( $\text{KH}_2\text{PO}_4$ ) जोखी राख्ने ।
  - १२.५ एम एल ७N सल्फ्युरिक एसिड राख्ने ।
  - १ लिटरको भोलुमेट्रिक फ्लास्कमा डिस्टिल पानीले भोलुम गर्ने ।
- Working solution 2 ppm बनाउने:**
  - १०० एम एल को भोलुमेट्रिक फ्लास्क लिने ।
  - ४ एम एल स्ट्रक सोल्युसन (५० ppm) राख्ने ।
  - डिस्टिल पानीले भोलुम गर्ने ।

- पहिले स्ट्रान्डरको रिडिङ लिई मैसिन से टर गरी Blank & Sample को प्लेम फोटोमिटरबाट रिडिङ लिने ।
- पोटासियम (के.जी. /हेक्टर)= PPM k in solution  $\times 24$

ABS	ppm
0	0
20	5
40	10
65	15
81	20
100	25



Date	Lab No.	Sample Reading	Blank	Sample-Blank	PPM k	k20 (kg/ha)	Retting
	1	40	6	34	8.29	199.0	M
	2	32	6	26	6.32	157.8	M
	3	29	6	23	5.59	134.1	M
	4	29	6	23	5.59	134.1	M
	5	27	6	21	5.09	122.3	M

**३. पोटास विश्लेषण (Flame photometer)**

- २ एम.एम. साइजको २ ग्राम माटो जाख्ने ।
- १२५ एम.एल. को प्लास्टिक बोतलमा राख्ने ।
- २० एम.एल. एमोनियम एसिटेट राख्ने ।
- ५ मिनेट सेक्रमा राखि हल्लाउने ।
- ५० एम.एल.को विकरमा वाटमेन फिल्टर पेर पर नं. १ ले फिल्टर गर्ने ।
- ५, १०, १५, २० र २५ पीपाएमको Standard KCl सोल्युसन बनाउन ५ वटा १०० एम एलको भोलुमेट्रिक फ्लास्क लिने ।
- प्रत्येकमा भोलुमेट्रिक मा पीपाएम अनुसारकै १०० पीपाएम KCl stock solution राख्न्दै जाने । जस्तै ५ पीपाएममा ५ एमएल, १० पीपाएम मा १० एमएल ..... २५ पीपाएममा २५ एमएल राख्ने ।
- ७ पीपाएमको एमोनियम एसिटेटे १०० एम एल भोलुम गर्ने ।

$$8.29 \times 24 = 199.0$$

### ७ यीएचको एमानियम एसिटेट बनाउने:

- १ लिटरको विकर लिने ।
- ७७ ग्राम एमोनियम एसिटेट जोखि राख्ने ।
- ८०० एम.एल. जिति डिस्ट्रिल पानी राखी घोल्ने ।
- १ लिटरको भोलुमेट्रिक फ्लास्कमा भोलुम गर्ने ।
- pH बढाउन लिक्पुड एमोनिया र pH घटाउन गतासियल एसिटिक एसिट
- थोपा थोपा राखि pH ७ बनाउने ।


### १०० ppm को KCL Standard Stock Solution बनाउने :

- १ लिटर को विकर लिने ।
- ०.१०५ ग्राम पोटासियम क्लोराइड जोख्ने ।
- ८०० एम.एल. डिस्ट्रिल पानीले राम्री घोल्ने ।
- १ लिटरको भोलुमेट्रिक फ्लास्कमा भोलुम गर्ने ।

### ८. टेक्स्चर विश्लेषणः

- ५०० एम.एल. को विकर लिने ।
- ५० ग्राम माटो नमूना जोखी राख्ने ।
- करिव ३०० एम.एल. पानी राख्ने ।
- १० एम.एल. सोडियम हेक्सामेटा कोंफ्रेंट राखी लास रड्डो चलाई एक रात छोड्ने ।
- भोलियल्ट डिस्पर्सन कपपमा हाली यथेष्ट मात्रामा पानी राखी १० मिनेटसम्म मेकानिकल स्टिररमा हल्लाउने ।
- १ लिटरको हाइड्रो मिटर जारमा खन्याउने ।
- उक्त जारमा हाइड्रो मिटर राखी १ लिटर चिन्हसम्म पानी राख्ने ।
- हाइड्रोमिटर किंवद्दी जारको मुख बन्द गरि केहीबेर सम्म तलमाथ्य हल्लाउने ।
- माटो राम्री छुट्टिएपछि जारलाई टेवलमा राख्ने र समय टिपोट गर्ने ।
- हाईड्रो मिटरलाई जारमा डुवाई ४० सेकेन्ट्डको रिडिङ लिने ।
- अर्मेनिटरबाट तापकम परिन लिने ।
- उक्त जारलाई नहल्लाई ३ घन्टा राखी स्थिर अवस्थामा नै रिडिङ लिने र त्यसपछि तापकम परिन लिने ।
- (पाँगो+चिम्ट्याईलो)% =  $\{ \frac{३}{४०} \text{ सेकेन्ट्डको रिडिङ} \pm ०.३५ \text{ (पहिलो तापकम } - २०^\circ \text{ से.)} \} \times २$

- चिम्ट्याईलो % =  $\{ \frac{३}{४०} \text{ घन्टाको रिडिङ} \pm ०.३० \text{ (पहिलो तापकम } - २०^\circ \text{ से.)} \} \times २$
- बालवा % =  $१०० - (\text{पाँगो} + \text{चिम्ट्याईलो})\%$
- पाँगो % =  $(\text{पाँगो} + \text{चिम्ट्याईलो})\% - \text{चिम्ट्याईलो} \%$
- आएको नातजालाई तलको ३ कर्ते टेक्स्चर चार्टमा राखी माटोको टेक्स्चर निकाल्ने ।



### रिप्रेन्ट बनाउने:

- १ लिटरको विकर लिने ।
- १०१ग्राम सोडियम हेक्सामेटा फोस्फेट जोख्ने ।
- १ लिटरको भोलमेट्रिक फ्लास्कमा भोलुम गर्ने ।

### सन्दर्भ सामग्रीहरूः

१. माटो जाँच पुस्तका सहायक बाली विकास आयोजना जुलाई १९९६
२. Manual for soil and Fertilizer analysis, Soil Management

Directorate 2074/75